

सेन्सस् १०१ अथवा जनगणनाका विषयमा आधारभूत जानकारी



NORTH CAROLINA
ASIAN AMERICANS TOGETHER

www.ncaatogether.org/census

हरेक १० वर्षमा, अमेरिकी सरकारले जनगणनाका माध्यमबाट संयुक्त राज्य अमेरिकामा बस्ने हरेक व्यक्तिलाई गणना गर्छ । जनगणना भनेको तपाईंको घर-परिवार र त्यसमा बस्ने व्यक्तिबारे आधारभूत जानकारीहरू सोध्ने सानो प्रश्नावली हो । तपाईंले जनगणनाका क्रममा भनेका व्यक्तिगत कुराहरू गोप्य रहन्छन् ।

अर्को जनगणना मार्च २०२० मा शुरू हुनेछ । तपाईंले निष्पक्ष रूपमा सरकारी साधन र स्रोतहरूको पहुँच अनि प्रतिनिधित्व पाउनका लागि आफू जनगणनामा गनिनुभएको पर्छ भनी सुनिश्चित गर्नुहोस् !



जनगणनामा गनिनु भयो भने तपाईं र तपाईंको परिवारलाई मद्दत हुन्छ ।

- सरकारले महत्वपूर्ण सेवाहरू जस्तै स्कुल, पुस्तकालय, न्यून आय भएकालाई पौष्टिक आहार किन्नका लागि फूड स्टाम्प, तथा स्वास्थ्यसेवा दिनका लागि \$800 बिलियन डलर भन्दा ज्यादा पैसा यही जनगणनामा प्राप्त तथ्यका आधारमा छुट्याउँछ ।
- राजनीतिक प्रतिनिधित्व गर्ने सिट संख्या निर्धारण गर्नका लागि पनि जनगणनाबाट प्राप्त तथ्यांकहरूलाई प्रयोग गरिन्छ । तपाईंको क्षेत्रमा जति धेरै मानिसको गणना हुन्छ त्यति धेरै तपाइका प्रतिनिधिहरू हुन्छन् ।

तपाईंले जनगणनाका क्रममा भनेका कुराहरू गोप्य रहन्छन् ।



जनगणना विभागलाई तपाईंको व्यक्तिगत जानकारी अन्य सरकारी एजेन्सी, आप्रवासन (इमिग्रेसन) अधिकारीहरू संग वा सार्वजनिक रूपमा ब्यक्त गर्न अनुमति दिइएको छैन। कडा कानुनहरूले तपाइले दिएका जवाफहरूका बारेमा कसैलाई पनि जानकारी दिनबाट रोक्दछन्। जनगणनामा भनिएका कुराहरू तथ्याङ्कीय उद्देश्यहरूको लागि मात्र प्रयोग गर्न सकिन्छ ।

जनगणनामा दिइने जवाफ सजिला र छिटो दिनमिल्ने खालका हुन्छन् ।

- तपाईंले अनलाइनमा जवाफ दिन सक्नुहुन्छ । जनगणना विभागले मध्य-मार्च २०२० मा तपाईंका लागि निर्देशनहरू पठाउँछ । जनगणनाको आधिकारिक वेबसाइट खोल्नुहोस्, तपाईंको घरको आइडी हाल्नुहोस् अनि त्यसपछि सोधिएका प्रश्नहरूको जवाफ दिनुहोस् ।

- तपाईंले फोनद्वारा जवाफ दिन सक्नुहुन्छ । जनगणनाको जवाफ फोनद्वारा दिन नम्बरमा जनगणना विभागलाई कल गर्नुहोस् र जनगणनासम्बन्धी प्रश्नहरू सोध्नुहोस् ।
- यदि तपाईंले अनलाइन वा फोनमा गणनाका लागि उत्तर दिनुभएन भने जनसंख्या विभागले तपाईंलाई कागजमा भएका प्रश्नावली पठाउनेछ ।

यदि तपाईंले जनगणनामा सहभागिता जनाउनु भएन भने व्यक्तिगत रूपमै भेटेर जानकारी लिनका लागि जनगणनाका कर्मचारी सन् २०२० मे महिनादेखि तपाईंको घरमा आउन सक्छन् । तपाईंले सन् २०२० जुन महिनाभरि अनलाइन वा फोनद्वारा सहभागिता जनाउन सक्नुहुन्छ ।

केही भाषाहरूका लागि भाषिक सहायता उपलब्ध छ ।



स्पेनी, भियतनामी, कोरियाली, रसियाली, अरबी, तागालोग, पोलिस, फ्रेन्च, हाइटियन क्रेओल, पोर्चुगाली र जापानी भाषामा अनलाइन प्रश्नावली र टेलिफोन सहायता उपलब्ध छ ।

जनगणना विभागले अंग्रेजी भाषाबाहेकका विभिन्न ५९ वटा भाषाहरूका शब्दहरूको सूची, भाषिक पहिचान कार्ड, भाषिक सहायता गर्ने सामग्रीहरूको प्रकाशन गर्दैछ, जुन कुराहरू यो www.2020census.gov वेबसाइटमा राखिनेछ ।

तपाईंले जनगणनासम्बन्धी थप जानकारी यो www.countusin2020.org/resources वेबसाइटमा थाहा पाउन सक्नुहुन्छ ।